

**गौशाला नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित
कोषबाट खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन**

सभाबाट स्वीकृत मिति : २०७७/०३/२३

प्रस्तावना : गौशाला नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम गौशाला नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “ गौशाला नगरपालिकाको विनियोजन ऐन, २०७७ ” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७७/७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७७/७८ को निमित्त नगरकार्यपालिका र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च र पुँजीगत खर्चको रकम समेत गरी जम्मा रकम रु. ८२३०५०००० (अक्षरुपी बयासी करोड तिस लाख पचास हजार रुपैयाँ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/७८ को निमित्त गौशाला नगरपालिका नगर कार्यपालिका र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगरकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास खर्च जनाउन नसकिने छ । पुँजीगत खर्च वित्तीय व्यवस्था तर्फ विनियोजित रकम सावा भुक्तानी खर्च व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत सावा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च बेहोर्न एक श्रोतबाट अर्को श्रोतमा रकम सार्न सकिने छ ।

(३) यो ऐन प्रारम्भ भए पश्चात संघीय वा प्रदेश सरकार एवं अन्य निकायबाट ससर्त तथा निशर्त रुपमा हस्तान्तरण हुनसक्ने वित्तीय स्रोत र प्रचलित नेपाल कानून बमोजिम प्राप्त हुनसक्ने वित्तीय स्रोतको विनियोजन कार्यपालिकाले गर्न सक्नेछ । र उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्नु परेमा नगरसभाको स्वीकृति लिनु पर्नेछ ।

(४) यो ऐनद्वारा प्रदान गरिएका सहूलियत, सुविधा र प्रोत्साहनहरू प्रचलित संघीय र प्रदेश कानूनसंग बाझिएमा वाझिएको हदसम्म अमान्य हुनेछन् । दफा (२) मा उल्लेख भएको रकम भन्दा बाहेक नगरपालिका क्षेत्र भित्र कुनै नयाँ आर्थिक श्रोतको पहिचान भई संघीय सरकार प्रदेश सरकार वा अन्य कुनै संघ संस्था वा निकायबाट (बैदेशिक सहयोग समेत) थप रकम प्राप्त भएमा तत्काल नगरसभा बैठक बस्ने अवस्था नाभएमा कार्यपालिकाबाट उक्त रकम संचित कोषमा दाखिला गरी कार्यक्रम बनाई खर्च गर्ने व्यवस्था मिलाईनेछ । यसरी प्राप्त थप रकम र सोको कार्यक्रम त्यसपछि बस्ने नगरसभाबाट अनुमोदन गराउनु पर्नेछ ।

अनुसूचि-१

आ.व. २०७७/७८ को अनुमानित आय

राजश्व शीर्षक	अनुमानित रकम
आन्तरिक आय	५०००००००
राजश्व वाँडफाँडबाट आय केन्द्रीय तर्फ	११९८१३२३०
संघीय समपुरक अनुदान	१०४०००००
संघीय वित्तीय समानीकरण अनुदान	१६७००००००
संघीय सशर्त अनुदान	२७२७०००००
प्रदेश राजश्व वाडफाड	११५२६०००
प्रदेश समानीकरण अनुदान	७९७३०००
प्रदेश सशर्त अनुदान	८००००००
प्रदेश विषेश अनुदान	३००००००
प्रदेश समपुरक अनुदान	२००००००
अ ल्या रकम	१७०६३७७७०
जम्मा आय	८२३०५००००

आ.व. २०७७/७८ को अनुमानित व्यय

पुँजीगत खर्च नगरस्तरीय (प्रदेश सशर्त र विषेश समेत) योजना	२३४४०००००
पुँजीगत खर्च वडास्तरीय योजना	१००००००००
संघीय सशर्त अनुदान	२७२७०००००
संघिय समपुरक अनुदान	१०४०००००
प्रदेश समपुरक अनुदान	२००००००
चालु खर्च	२०३५५००००
जम्मा व्यय	८२३०५००००